

१. सबैभन्दा ठुलो शिशु ग्रह कुन हो ?  
 A) सेरेस B) साईरिस C) फोबे D) पेरोक
२. अफ्रिकाको मृत मुटु भन्नाले कुन देशलाई चिनिन्छ ?  
 A) रुवान्डा B) सोमालिया C) एंगोला D) चाड
३. जोडा मिलाउनुहोस् ।  
 a) क्षिणको शहर 1) पुन्टाएरिनास  
 b) दक्षिणको राजधानी 2) ग्रीनल्याण्ड / डेनमार्क  
 c) उत्तरको देश 3) वेलिङ्गटन  
 d) उत्तरको शहर 4) लडएयरवायन (नर्वे)  
 A) a-1, b-2, c-3, d-4 B) a-1, b-3, c-2, d-4  
 C) a-1, b-2, c-4, d-3 D) a-1, b-3, c-4, d-2
४. "अध्यक्षसँग सुत्केरी" कार्यक्रम सञ्चालन गर्ने स्थानीय तह कुन हो ?  
 A) महाशिला गाउँपालिका, पर्वत B) म्यादे गाउँपालिका, तनहुँ  
 C) बिगु गाउँपालिका, दोलखा D) मंगला गाउँपालिका, म्याग्दी
५. नेपालका भित्री मधेशका जिल्लाको पश्चिमबाट पूर्वमा क्रम मिलाउनुहोस् ।  
 A) उदयपुर, सिन्धुली, मकवानपुर, चितवन, नवलपुर, दाङ, सुर्खेत  
 B) सुर्खेत, दाङ, नवलपुर, चितवन, मकवानपुर, सिन्धुली, उदयपुर  
 C) दाङ, सुर्खेत, नवलपुर, मकवानपुर, चितवन, सिन्धुली, उदयपुर  
 D) दाङ, सुर्खेत, नवलपुर, चितवन, मकवानपुर, सिन्धुली, उदयपुर
६. जोडा मिलाई कोडबाट सही उत्तर छान्नुहोस् ।  
 a. शुक्रराज शास्त्री 1. वि.सं.१९९७ माघ १० टेकु, पचली  
 b. धर्मभक्त माथेमा 2. वि.सं.१९९७ माघ १२, सिफल, काठमाडौं  
 c. गंगालाल श्रेष्ठ 3. वि.सं.१९९७ माघ १४, शोभा भगवती  
 A) a-2, b-3, c-1 B) a-1, b-3, c-2 C) a-1, b-2, c-3 D) a-3, b-1, c-2
७. तलका भनाई अध्ययन गरी सत्य भनाइ रोज्नुहोस् ।  
 i) संविधान सभा निर्वाचन २०७० मा १२२ दलको सहभागिता रहेको थियो  
 ii) प्रतिनिधि सभा निर्वाचन २०७४ मा २९ दल सहभागित भएका थिए ।  
 iii) प्रतिनिधि सभा निर्वाचन २०७४ मा समानुपातिक ५ वटा दलले राष्ट्रिय दलको मान्यता पाएका थिए ।  
 iv) प्रतिनिधि सभा निर्वाचन २०७४ मा समानुपातिक तर्फ ३ प्रतिशत श्रेसहोल्ड राखिएको थियो ।  
 A) i, iii र iv मात्र सही B) i र iv मात्र सही C) माथिका सबै सही D) i, ii र iv मात्र सही
८. राष्ट्रिय विकास परिषद्को अध्यक्ष को हुने व्यवस्था छ ?  
 A) राष्ट्रिय योजना आयोगको उपाध्यक्ष B) नेपाल राष्ट्र बैंकका गभर्नर  
 C) अर्थ मन्त्री D) प्रधानमन्त्री
९. तलका समूह क र समूह ख बीच जोडा मिलाई कोडबाट सही उत्तर छान्नुहोस् ।  
 समूह क समूह ख  
 a. Hot Money 1. बढी ब्याज कमाउने मुद्रा  
 b. Soft Money 2. कम ब्याजदरमा प्राप्त हुने ऋण  
 c. White dollar 3. जलविद्युत निर्यात गरी कमाएको मुद्रा  
 d. Gift Tax 4. उपहारबाट प्राप्त हुने सम्पत्ति  
 A) a-4, b-3, c-2, d-1 B) a-3, b-4, c-2, d-1  
 C) a-4, b-3, c-1, d-2 D) a-4, b-2, c-3, d-1

१०. जीव र तिनका वैज्ञानिक नाम बीचमा जोडा मिलाउनुहोस् ।
- |                 |                        |
|-----------------|------------------------|
| a. सालक         | 1. manis pentadactyla  |
| b. खैरो व्वाँसो | 2. antilope cervicapra |
| c. माछा         | 3. canis iupus         |
| d. हाँस         | 4. moschus chysogaster |
- A) a-1, b-2, c-3, d-4                      B) a-1, b-3, c-4, d-2  
C) a-1, b-4, c-3, d-2                      D) a-1, b-2, c-4, d-3
११. रक्तसञ्चार बन्द भएको कति समयसम्म मानव मस्तिष्क जिवित रहन्छ ?
- A) १ मिनेट                      B) २ मिनेट                      C) ३ मिनेट                      D) ५ मिनेट
१२. हाल यूएनओ को अस्तित्वमा नरहेको अङ्ग कुन हो ?
- A) मन्त्रीपरिषद्                      B) सचिवालय                      C) जिम्मा जिमानी परिषद्                      D) कार्यसमिति
१३. कौटिल्यका अनुसार मानव कल्याणका लागि स्थापना हुने राज्यमा कति अंग हुनुपर्छ ?
- A) 4                      B) 5                      C) 6                      D) 7
१४. महात्मा गान्धीसँग सम्बन्धित कुरा ..... हो ।
- A) भद्र, अवज्ञा, अहिंसा                      B) भद्र, अवज्ञा, सांस्कृतिक, क्रान्ति  
C) अहिंसा, सम्पत्तिमा साम्यवाद                      D) प्रजातान्त्रिक समाजवाद, अहिंसा
१५. कार्ल मार्क्सले कम्युनिष्ट पार्टीको घोषणापत्र कहिले प्रकाशन गरेका थिए ?
- A) सन् १८४५                      B) सन् १८४७                      C) सन् १८४८                      D) सन् १८४९
१६. नेपालको संविधानको धारा ३४ के सँग सम्बन्धित छ ?
- A) स्वास्थ्यसम्बन्धी हक                      B) भाषा तथा संस्कृतिको हक  
C) श्रमको हक                      D) रोजगारीको हक
१७. नेपालका नदीहरूमा कुन नदी पश्चिमतर्फ सर्दै गएको मानिन्छ ?
- A) बागमती                      B) कोशी                      C) राप्ति                      D) नारायणी
१८. २००७ साल फागुन ७ गते गणित मन्त्रिमण्डल अनुसार जोड मिलाउनुहोस् ।
- |                    |                         |
|--------------------|-------------------------|
| a. वन मन्त्री      | 1. बबर शमशेर ज.ब.रा.    |
| b. अर्थ मन्त्री    | 2. भद्रकाली मिश्र       |
| c. यातायात मन्त्री | 3. सुर्वण शमशेर ज.ब.रा. |
| d. रक्षा मन्त्री   | 4. चुडा शमशेर ज. ब. रा. |
- A) a1, b3, c2, d4                      B) a4, b3, c1, d2                      C) a4, b3, c2, d1                      D) a1, b3, b4, d2
१९. जोडा मिलाउ
- |                    |                       |
|--------------------|-----------------------|
| a. माता तीर्थ औंसी | 1. बैशाख कृष्ण औंसी   |
| b. घोडेजात्रा      | 2. कार्तिक कृष्ण औंसी |
| c. लक्ष्मी पुजा    | 3. चैत कृष्ण औंसी     |
| d. कुसे औंसी       | 4. भाद्र कृष्ण औंसी   |
- A) a1, b3, c2, d4                      B) a3, b1, c2, d4                      C) a1, b2, c4, d3                      D) a1, b4, c3, d2
२०. अर्थपूर्ण ढङ्गले क्रम मिलाउनुहोस् ।
- 1) मैथिली                      2) भोजपुरी                      3) तामाङ                      4) नेवार                      5) थारु
- A) 1,5,2,3,4                      B) 1,2,3,5,4                      C) 1,2,5,4,3                      D) 1,2,5,3,4
२१. नेपालमा सुपारी उत्पादन हुने प्रमुख जिल्ला कुन हो ?
- A) भापा                      B) मोरङ                      C) सुनसरी                      D) डोल्पा
२२. बेलायतले EU बाहिरिने भनी जनमत सङ्ग्रह (ब्रेकिङट) कुन मितिमा सम्पन्न गर्‍यो ?
- A) सन् २०१६ जुन २३                      B) सन् २०१६ जुन २४                      C) सन् २०१६ जुन २५                      D) सन् २०१६ जुन २६
२३. नेपालमा रेल्वे सेवा सञ्चालन कहिले देखि भएको हो ?
- A) वि.सं. २०७५                      B) वि.सं. २०७६                      C) वि.सं. १९९३                      D) वि.सं. १९९४

२४. जोडा मिलाउनुहोस् :

- |                 |                     |
|-----------------|---------------------|
| a. दादुरा       | 1. टी.टी.           |
| b. भ्यागुते रोग | 2. डी.पी. टी.       |
| c. धनुष्टकार    | 3. मिजल्स भ्याक्सिन |
| d. क्षयरोग      | 4. बी.सी.जी.        |

A) a1,b3,c2,d4 B) a3,b2,c1,d4 C) a3,b1,c2,d4 D) a3,b4,c2,d1

२५. मानिसको शरीरमा भएको कुन रक्त समुहलाई "Universe Receiver" भनिन्छ ?

- A) A B) AB C) O<sup>-</sup> D) O<sup>+</sup>

२६. आर्थिक वर्ष २०७८/०७९ को बजेटका सम्बन्धमा विचार गर्नुहोस् ।

- 1) बजेटका उद्देश्य ३ वटा रहेका छन् ।  
2) बजेटका प्राथमिकता १० वटा रहेका छन् ।

- A) 1 मात्र ठिक B) 2 मात्र ठिक C) दुवै ठिक D) दुवै बेठिक

२७. कुन रङको तरङ्ग लम्बाई ठूलो हुन्छ ?

- A) रातो B) हरियो C) पहेलो D) वैजनी

२८. जोडा मिलाउनुहोस् र सही उत्तर छनोट गर्नुहोस् ।

- |                                    |                              |
|------------------------------------|------------------------------|
| 1. मकालु वरुण निकुञ्ज              | a. रेड पाण्डा (हाब्रे)       |
| 2. लाङ्गट राष्ट्रिय निकुञ्ज        | b. रतुवा र चरिबाघ            |
| 3. खप्तड राष्ट्रिय निकुञ्ज         | c. निलो भेडा र तिब्बती खरायो |
| 4. शे-फोक्सुन्डो राष्ट्रिय निकुञ्ज | d. अमेरिकी सहयोग रहेको       |

A) 1-c,2-d,3-d,4-a B) 1-d,2-c,3-a,4-b C) 1-d,2-a,3-b,4-c D) 1-b,2-a,3-d,4-c


२९. २०७८ सालमा "कवि शिरोमणि लेखनाथ पौड्याल साहित्य पुरस्कार" कसलाई प्रदान गरियो ?

- A) सरुभक्त B) रमेश खुकुरेल C) पारसमणी प्रधान D) रमेश ढुङ्गेल

३०. सर्वप्रथम साक्षर घोषणा गरिएको प्रदेश कुन हो ?

- A) गण्डकी B) लुम्बिनी C) सुदूरपश्चिम D) बागमती

३१. तल दिइएका विकल्पहरूबाट जोडी पूरा गर्नुहोस् ।



३२. 15 जना मानिसले प्रतिदिन 8 घण्टाका दरले काम गर्दा कुनै कार्य 21 दिनमा सकिन्छ । 14 जना मानिसले


प्रतिदिन 6 घण्टाका दरले काम गर्दा शुरूको कार्यभन्दा  $1\frac{1}{2}$  गुणा ठूलो कार्य गर्न कति समय लाग्छ ?

- A) 30 दिन B) 35 दिन  
C) 45 दिन D) 50 दिन

३३. वर्गको भुजा नाप्ने क्रममा गलत स्केल लिईएछ । स्तरीय स्केल भन्दा 1 प्रतिशत बढी नाप भएको गलत स्केल प्रयोग गर्दा स्तरीय स्केल प्रयोग गर्दा भन्दा कति प्रतिशत बढी क्षेत्रफल देखिन्छ होला ?

- A) 1.01% B) 1.02%  
C) 1.03% D) 2.01%

३४. How many squares are there in the following figure?



- A) 5                      B) 9                      C) 7                      D) 8

३५. एउटा अन्धो मानिस सडक पार गर्न खोज्दैछ । यस्तो अवस्थामा तपाईं के गर्नुहुन्छ ?

- A) अरु कसैलाई उसलाई सहयोग गर्न आग्रह गर्छु ।  
B) गएर उसलाई सडक पार गर्न सहयोग गर्छु ।  
C) ऊ सडक पार नगरुन्जेल हेरेर बस्छु ।  
D) वास्ता नगरी अगाडि बढ्छु ।

३६. उपयुक्त विकल्प छनौट गरी श्रेणी पुरा गर्नुहोस् ।

13, 35, 57, 79, 911, ?

- A) 1110                      B) 1112                      C) 1113                      D) 1315

३७. यदि कुनै कोड भाषामा TABLET लाई UACMET लेखिन्छ भने CAPSULE लाई के लेखिन्छ ?

- A) DATUMEO                      B) DAMUTEO                      C) DAQTUME                      D) BAMOTRP

३८. शब्द "ERDU" को एउटा अक्षर एक पटक मात्र प्रयोग गरी कति वटा अर्थपूर्ण अंग्रेजी शब्दहरू बनाउन सकिन्छ ?

- A) 1                      B) 2                      C) 3                      D) 4


३९. यदि BARE = 4, QUIET = 9, QUEUE = 16 भए REGULATION = ?

- A) 20                      B) 25                      C) 36                      D) 49

४०. Alphabetical क्रम अनुसार फाइलिङ गर्दा तेस्रो स्थानमा कुन पर्दछ ?

- A) Workshop for the blind                      B) Thomas, Brown R.  
C) Washington Bank, The                      D) Thomas & Anderson, InC)

४१. तलको चित्रमा वृत्तले दहो/बलियोको, वर्गले अग्लोको र त्रिभुजले फुटबल खेलाडिको प्रतिनिधित्व गर्छ । चित्रको कुन भागले बलिया फुटबल खेलाडीलाई जनाउँछ जो अग्ला छैनन् ?



- A) 4                      B) 5                      C) 6                      D) 7

४२. 36 : 144 :: 49 : ?

- A) 144                      B) 169                      C) 181                      D) 196

४३. Alphabetical क्रम अनुसार फाइलिङ गर्दा तेस्रो स्थानमा कुन पर्दछ ?

- A) Leon's Art Supplies  
B) Leon Neon and Light  
C) Moonlight Centre  
D) Moon's Light Art

४४. यदि  $64 \div 14 = 5$ ,  $92 \div 31 = 7$ ,  $26 \div 11 = 6$  भए  $56 \div 22 = ?$

- A) 7                      B) 11                      C) 36                      D) 39

४५. Kancheepuram,  
18<sup>th</sup> February, 1967

दिइएको सूचीसँग दुस्तै मिले सूची विकल्पहरू मध्येबाट छनौट गर्नुहोस् ।

- A) Kancheepuram,  
18<sup>th</sup> February, 1967  
B) Kancheepuram,  
18<sup>th</sup> February, 1967  
C) Kanchipuram,  
18<sup>th</sup> February, 1967  
D) Kancheepuram,  
18<sup>th</sup> Febraury, 1967


४६. Raj Kumar Tharu  
45, Sector 7

Panchsheel


दिइएको सूचीसँग दुस्तै मिले सूची विकल्पहरू मध्येबाट छनौट गर्नुहोस् ।

- A) Raja Kumar Tharu  
45, Sector 7  
Panchsheel  
B) Raj Kumar Tharu  
45, Sector 7  
Panchasheel  
C) Raj Kumar Tharu  
45, Sector 7  
Panchsheel  
D) Raj Kumar Tharu  
46, Sector 7  
Panchsheel

४७.



भेट्टिक्स पूरा गर्नुहोस् ।



- (A)                      (B)                      (C)                      (D)

४८. निर्देशन : अक्षरहरूको श्रेणीमा प्रत्येक दोस्रो अक्षर स्वर वर्ण हुनुपर्छ ।

- A) MOJITO      B) KISHOR      C) BARDAN      D) KAILASH

(निर्देशन Q.19-20)

$A \times B$  को अर्थ A, B को दक्षिणमा छ ।

$A + B$  को अर्थ A, B को उत्तरमा छ ।

$A \div B$  को अर्थ A, B को पूर्वमा छ ।

$A - B$  को अर्थ A, B को पश्चिममा छ भने

४९. निम्नमध्ये कुन को अर्थ P, Q को पूर्वमा छ भन्ने हुन्छ ?

- A)  $H \div P - S + R$       B)  $Q + R \times S - P$   
C)  $P \div A - Q + R$       D)  $Q - Z \div S \times P$

५०. समीकरण  $F \div Q + R - S$  मा, Q को सापेक्षमा S कुन दिशामा पर्छ ?

- A) पूर्व      B) दक्षिण-पूर्व      C) उत्तर-पूर्व      D) पश्चिम

## उत्तरकुञ्जिका

### सामान्यज्ञान


१. A	२. D	३. B	४. B	५. B	६. C	७. A	८. D	९. D	१०. B
११. C	१२. C	१३. D	१४. A	१५. C	१६. C	१७. B	१८. C	१९. A	२०. D
२१. A	२२. A	२३. C	२४. B	२५. B	२६. C	२७. A	२८. C	२९. B	३०. D

### सामान्य बौद्धिक परीक्षण

Q.No.	Key	Explanation																
३१.	C	<p>पहिलो 2 वटा figure हरूका निम्न स्थानका section हरूलाई मात्र final figure मा transfer गरिएको छ ।</p> <table border="1" style="margin-left: auto; margin-right: auto;"> <tr> <td>1</td> <td>a</td> <td>•</td> <td>1</td> </tr> <tr> <td>2</td> <td>b</td> <td>•</td> <td>b</td> </tr> <tr> <td>3</td> <td>c</td> <td>•</td> <td>3</td> </tr> <tr> <td>4</td> <td>d</td> <td></td> <td>4</td> </tr> </table>	1	a	•	1	2	b	•	b	3	c	•	3	4	d		4
1	a	•	1															
2	b	•	b															
3	c	•	3															
4	d		4															
३२.	C	<p>यहाँ, <math>T.W_2 = \frac{3}{2} T.W_1 \Rightarrow \frac{T.W_1}{T.W_2} = \frac{2}{3}</math></p> $\frac{M_1 D_1 H_1}{T.W_1} = \frac{M_2 D_2 H_2}{T.W_2}$ $\Rightarrow \frac{T.W_1}{T.W_2} = \frac{M_2 D_2 H_2}{M_1 D_1 H_1}$ $\Rightarrow \frac{2}{3} = \frac{15 \times 21 \times 8}{14 \times D_2 \times 6} \Rightarrow D_2 = 45 \text{ दिन}$																
३३.	D	<p>भुजाको लम्बाई = 10 मानौं</p> <table border="1" style="margin-left: auto; margin-right: auto;"> <thead> <tr> <th></th> <th>भुजा</th> <th>क्षेत्रफल</th> </tr> </thead> <tbody> <tr> <td>स्तरीय स्केल</td> <td>10</td> <td><math>(10)^2 = 100</math></td> </tr> <tr> <td>गलत स्केल</td> <td>10.1</td> <td><math>(10.1)^2 = 102.01</math></td> </tr> </tbody> </table> <p>बढी क्षेत्रफल = <math>\frac{102.01 - 100}{100} \times 100\%</math> = 2.01%</p>		भुजा	क्षेत्रफल	स्तरीय स्केल	10	$(10)^2 = 100$	गलत स्केल	10.1	$(10.1)^2 = 102.01$							
	भुजा	क्षेत्रफल																
स्तरीय स्केल	10	$(10)^2 = 100$																
गलत स्केल	10.1	$(10.1)^2 = 102.01$																

३४.

B



The squares are:

□ ABCD, □ AGSE, □ GBFS, □ IUSN, □ UHMS, □ OTSR, □ TPVS, □ IHKJ and □ OPLQ.

∴ Total number of squares = 9

३५. B एक आदर्श व्यक्तिले जहिले पनि असहायहरूलाई सहयोग गर्नु आफ्नो कर्तव्य सम्भन्छ । यस अर्थमा सबैभन्दा उत्तम प्रतिक्रिया गएर उसलाई सडक पार गर्न सहयोग गर्नुमा हुन्छ ।

३६. C दिइएको श्रेणीका प्रत्येक पदहरू दुई वटा क्रमागत बिजोर संख्याहरू जस्तै: 1 र 3, 3 र 5, 5 र 7, 7 र 9, 9 र 11,..... आदिलाई एकसाथ राखेर निर्धारण गरिएको छ ।  
∴ ? = 1113

३७. C दिइएको शब्दको vowel letter र last letter लाई यथावत राखी consonant letter लाई 1 step बढाएर कोड निर्माण गरिएको छ ।

३८. A एक मात्र अर्थपूर्ण शब्द "RUDE" बनाउन सकिन्छ ।

३९. B दिइएको शब्दमा भएका Vowel letters को संख्याको वर्ग संख्याले कोड गरिएको छ । यहाँ, REGULATION मा 5 वटा vowel letters छन्, त्यसैले यसको कोड  $5^2 = 25$  हुन्छ ।

४०. C आवश्यक सही क्रम DBCA हुन्छ ।

नोट :

Alphabetical order वाला समस्याहरूमा '&', '-' जस्ता symbol हरू neglect हुन्छन् ।

४१. A भाग 4 ले बलिया फुटबल खेलाडीलाई जनाउँछ जो अग्ला छैनन् ।

४२. D  $\sqrt{36} = 6, 6 \times 2 = 12, 12^2 = 144$   
 $\sqrt{49} = 7, 7 \times 2 = 14, 14^2 = 196$

४३. C आवश्यक सही क्रम BACD हुन्छ ।

४४. A  $64 \div 14 \Rightarrow (6+4) - (1+4) = 5$   
 $92 \div 31 \Rightarrow (9+2) - (3+1) = 7$   
 $26 \div 11 \Rightarrow (2+6) - (1+1) = 6$   
∴  $56 \div 22 \Rightarrow (5+6) - (2+2) = 7$

४५.

B

विकल्प

हुनुपर्ने

गल्तिले भएको

(A)

Kancheepuram

Kancheepuram

(C)



Kancheepuram

Kanchipuram

(D)

February

Febraury

४६.	C	विकल्प	हुनुपर्ने	गल्तीले भएको			
		(A)	Raj	Raja			
		(B)	Panchsheel	Panchasheel			
		(D)	45	46			
४७.	D	प्रत्येक Row मा, काला र सेता डिजाईनहरू क्रमशः घडीको सुईको विपरी दिशामा $45^\circ$ र घडीको सुईको दिशामा $45^\circ$ घुमेका छन् । यस हिसाबले विकल्प चित्र (D) ले मेट्रिक्स पूरा गर्दछ ।					
४८.	A	M	O	J	I	T	O
			↑		↑		↑
			स्वर		स्वर		स्वर
४९.	C	$P \div A \Rightarrow P, A$ को पूर्वमा छ । $A - Q \Rightarrow A, Q$ को पश्चिममा छ । $Q + R \Rightarrow Q, R$ को उत्तरमा छ । 					
		अतः $P \div A - Q + R \Rightarrow P, Q$ को पूर्वमा छ ।					
५०.	B	$F \div Q \Rightarrow F, Q$ को पूर्वमा छ । $Q + R \Rightarrow Q, R$ को उत्तरमा छ । $R - S \Rightarrow R, S$ को पश्चिममा छ । 					
		अतः Q को सापेक्षमा S दक्षिण-पूर्वमा छ ।					

